


टीकापुर नगरपालिकाको एघारौं नगरसभा समक्ष नगरप्रमुख
श्री रामलाल ढगौरा थारूज्यूले प्रस्तुत गर्नु भएको



आ.व. २०७६/०८० को नीति तथा कार्यक्रम

१० असार २०७६



वेबसाइट : www.tikapurmun.gov.np

ईमेल: tikapurmun@gmail.com

टीकापुर नगरपालिकाको आ.व.२०७९/०८० को नीति तथा कार्यक्रम

नगरसभा सदस्यज्यूहरु,

कैलाली जिल्लाको पूर्वी भागमा अवस्थित टीकापुर नगरपालिका आफैमा ईतिहास, गौरब तथा सुन्दरता बोकेको नगरपालिका हो । प्राकृतिक अनुपम, भौगोलिक रमणीयता, शासकीय गाथा, सामाजिक तथा सांस्कृतिक बिबिधताले भरिपूर्ण यस नगरपालिकाको स्थापना २०५३ सालमा भै नेपालको शासकीय स्वरूपमा आएको परिबर्तनले साबिकका धनसिंहपुर र नारायणपुर गा.बि.स सहितको मिलान पश्चात २०७३ पछि हालको नगरपालिका कायम भएको हो ।

अब म सर्वप्रथम लोकतन्त्र, संघीयता, गणतन्त्र प्राप्तिका लागि महान जनयुद्ध तथा जनआन्दोलनमा सहादत प्राप्त गर्नु हुने सम्पूर्ण ज्ञात-अज्ञात शहिदहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । साथै टीकापुर घटना, कोभिड-१९ को महामारी तथा अन्य कारणबाट ज्यान गुमाएका प्रति पनि श्रद्धासुमन व्यक्त गर्दछु। संघीयताको व्यवहारिक कार्यान्वयन भै स्थानीय तहको गठन र पहिलो निर्वाचन बाट निर्वाचित भै यस नगरपालिकामा सेवा गर्न पाउनु भै सफल कार्यकाल सहित बिदा हुनु भएका सम्पूर्ण जनप्रतिनिधीलाई धन्यवाद दिदै दोश्रो कार्यकालका लागि निर्वाचित भै आउनु भएका सबै निर्वाचित जनप्रतिनिधीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्न चाहन्छु । साथै हामीलाई अमुल्य मत दिई यस टीकापुर नगरपालिकाको जनप्रतिनिधिका रुपमा निर्वाचित गरि महान् तथा ऐतिहासिक जिम्मेवारी सुम्पने सम्पूर्ण मतदाता तथा नगरवासीहरुलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु। यस नगरपालिकाको आ.व. २०७९/०८० को नीति तथा कार्यक्रम यस गरिमामय सभा समक्ष प्रस्तुत गर्न पाउँदा गौरवान्वित महशुस गरेको छु।

नगरसभा सदस्यज्यूहरु,

संघियता, लोकतन्त्र तथा जनभावना अनुसार स्थानीय तहको संवैधानिक तथा कानूनी साथै स्थानीय तहमा व्यवस्थापकीय, कार्यपालकीय तथा न्यायिक अंगको पनि व्यवस्था गरेको छ । जुन विगतको पहिलो कार्यकालको निर्वाचन पश्चात नियमित नगरवासीको सेवामा समर्पित रहदै आइरहेकामा आगामी दिनमा समेत नव निर्वाचित अंगहरु अझ शसक्त रुपमा विकास र सेवामा लाग्ने विश्वास दिलाउन चाहन्छु।

नगरसभा सदस्यज्यूहरु,

अब म आगामी आ.व. २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्न चाहन्छु, जसमा देहायका आधार लिएको छु ।

- संविधानमा व्यवस्था भएका नीति, मार्ग निर्देशक सिद्धान्त, मौलिक हकहरु, अनिसुची ८ र ९ मा उल्लेखित स्थानीय तहका साझा अधिकारका सूचीका विषयहरु ,
- संवैधानिक अंगका विभिन्न समयका निर्देशनहरु तथा सुझावहरु
- स्थानीय सरकार संचालन ऐन, २०७४
- अन्तर-सरकारी वित्त हस्तान्तरण ऐन, २०७४
- पन्ध्रौँ आवधिक योजना
- दिगो विकासका लक्ष्यहरु
- संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका विभिन्न समयमा पठाइएका परिपत्र ,निर्देशन तथा सुझाव
- स्थानीय तहको बार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन २०७५
- नेपाल सरकारको आ.व.२०७९ /०८० को नीति बजेट तथा कार्यक्रम
- सुदूरपश्चिम प्रदेश सरकारको आ. ब. २०७९/०८० को नीति बजेट तथा कार्यक्रम
- यस नगरपालिकाबाट विभिन्न समयमा पारित नीति तथा निर्णयहरु
- यस नगरपालिकाको नगर बृहत योजना, २०७७
- विभिन्न प्रतिवेदनमा औल्याईएका सल्लाह सुझावहरु

अब म यस गरिमामय सभा समक्ष यस नगरपालिकाको क्षेत्रगत नीतिहरु राख्न चाहन्छु ।

क्षेत्रगत नीतिहरु :

क. आर्थिक विकास

१. कृषि तथा पशुपालन

१.१ कृषि :

- १.१.१ टीकापुर नगरपालिकालाई कृषि पर्यटनका रुपमा विकास गरिनेछ ।
- १.१.२ स्थानीय बाली प्रबर्धन गरिनेछ ।
- १.१.३ कृषि हाटबजार / संकलन केन्द्र तथा बजारीकरणको उचित व्यवस्थापन तथा सुदृढीकरण गरिनेछ ।
- १.१.४ अर्गानिक खेतिलाई बिशेष जोड दिईनेछ ।
- १.१.५ एक वडा एक कृषि प्राविधिकको व्यवस्था गरिनेछ ।
- १.१.६ कृषि रोजगारीमा जोड गरिनेछ ।
- १.१.७ बाली नोक्सानी नियन्त्रण तथा कृषि बाली बिमालाई विशेष जोड दिईनेछ ।
- १.१.८ बेमौसमी खेति प्रोत्साहन गरिनेछ ।
- १.१.९ नविन कृषि कार्यका लागि अनुदान उपलब्ध गराइनेछ ।
- १.१.१० नगर प्रमुख कृषि उद्यम विकास कार्यक्रम संचालन गरिनेछ ।
- १.१.११ किसानको लागि मल बिउ तथा ढुवानीमा अनुदान प्रदान गरिनेछ ।
- १.१.१२ कृषिमा सार्वजनिक निजि सहकारी साझेदारिता विकास गरिनेछ ।

१.१.१३ कृषि यान्त्रिकरणमा जोड गरिनेछ ।

१.२ पशुपालन :

- १.२.१ उन्नत पशुपालन र पशु बिमा कार्यक्रममा महत्व दिइनेछ।
- १.२.२ पशुपालन विशेष क्षेत्र व्यवस्था गरिने छ । घाँस बिउ अनुदान निरन्तरता गरिनेछ ।
- १.२.३ स्थानीय पशु नश्ल सुधारमा अनुदान दिइनेछ ।
- १.२.४ सामुदायिक पशुको संरक्षण बहु उपयोग तथा बाँयो ग्यास उत्पादन गरिनेछ ।
- १.२.५ पशु घास खेति प्रवर्धन गरिनेछ ।
- १.२.६ पशु उपचार, खोप विस्तार, रोग नियन्त्रण पशु बाँझोपना नियन्त्रण गरि मासु तथा अण्डा उत्पादनमा आत्मनिर्भरमा जोड गरिनेछ ।
- १.२.७ मासु /अण्डा उत्पादन, बजारीकरण, सहकारी अनुदान आवश्यक साधनको व्यवस्था, क्षमता विकास भ्रमण अनुभव विनिमय पशु अस्पताल स्तरोन्नति लगायत विविधिकरणमा जोड दिइनेछ।
- १.२.८ साझेदारिताको माध्यमबाट सामुदायिक तथा अनुत्पादक पशुको नियन्त्रण र पशु पकेट क्षेत्रको विकास गरिनेछ ।
- १.२.९ पशुपालनमा यान्त्रीकरण अनुदानलाई निरन्तरता दिइनेछ ।

२. उद्योग तथा वाणिज्य

- २.१ औद्योगिक ई-प्रोफाइल तयार गरिनेछ ।
- २.२ लघु/साना र मझौला उद्योग स्थापना र विस्तारका लागि साझेदारिमा कार्यक्रम सञ्चालन गरिनेछ ।
- २.३ कृषि, पशु तथा खाद्य उद्योगमा प्राथमिकता विस्तार गरिनेछ ।
- २.४ स्थानीय कला, सीपमा आधारित उद्योग स्थापना र विस्तारमा जोड दिइनेछ ।
- २.५ परम्परागत सीप तथा स्थानीय कच्चा पदार्थको प्रयोगबाट उत्पादित सामग्रीहरुको प्रयोगमा विशेष जोड दिइनेछ ।
- २.६ उद्योग, व्यवसाय दर्तामा एकल महिला, अपाङ्गलाई विशेष सहूलियत प्रदान गरिनेछ ।
- २.७ उत्कृष्ट उद्यमीहरुलाई सम्मान गरिनेछ ।
- २.८ बौद्धिक सम्पत्तिको संरक्षणमा विशेष जोड दिइनेछ ।
- २.९ लगानी सम्मेलन मार्फत बाह्य पूँजी भित्र्याउन पहल गरिनेछ ।

३. पर्यटन तथा संस्कृति

- ३.१ पर्यटकीय सम्भावना तथा सुविधाको खोजी तथा स्तरोन्नति गरिनेछ ।
- ३.२ कर्णाली नदि जल-यातायात पर्यटन थप विस्तार र प्रभावकारी गरिनेछ ।
- ३.३ नगरको दिगो पर्यटन संचार तथा प्रवर्धन गरिनेछ ।
- ३.४ स्थानीय विविधतायुक्त एतिहासिक तथा धार्मिक स्थल भाषा, धर्म, संस्कृतिको पहिचान, संरक्षण, सम्बर्धन र बहुल संग्राहलयको निर्माणमा जोड गरिनेछ ।
- ३.५ टीकापुर पार्कको पर्यटकीय पूर्वाधारको विकास, विस्तारमा निजि तथा साझेदारितामा व्यवस्थापन गरिनेछ ।

- ३.६ चिसापानी टीकापुर पर्यटकीय करिडोरको साझा विकास गरिनेछ ।
- ३.७ अन्तरपालिका पर्यटन अनुभव आदान प्रदान र साझा पूर्वाधार विकास गरिनेछ ।
- ३.८ नगरपालिकालाई हेरिटेज सिटीको रूपमा विकास गरिनेछ ।
- ३.९ यस क्षेत्रको ललितकला साहित्य, संस्कृतिको संरक्षण तथा प्रबर्धनका लागि विशेष जोड दिइनेछ ।

४. सहकारी

"विपन्नलाई टेवा, सहकारी मार्फत समृद्धि र सेवा"

- ४.१ श्रम सहकारी र बहूउद्देश्यीय लगानीमा जोड गरिनेछ ।
- ४.२ महिला सहकारीको क्षमता विकासका लागि प्राथमिकता तथा निरन्तरता दिइनेछ ।
- ४.३ सहकारी सुशासन, नियमितता, गुणस्तरीयता, सरलता, समावेशिता, क्षमतायुक्त, उत्पादनमुलक, उत्कृष्टता, पुनर्गठन र एकिकरणमा जोड गरिनेछ ।
- ४.४ सहकारिताबाट आयआर्जन अभिवृद्धि गरिनेछ ।
- ४.५ उप मेयर टीकापुर नमुना श्रम सहकारी विकास गरिनेछ ।
- ४.६ हाम्रो सहकारी-राम्रो सहकारी कार्यक्रम मार्फत उद्यममा आधारित नमुना सहकारी स्थापनामा जोड गरिनेछ ।

५. वित्तीय पूँजी विकास

- ५.१ वित्तीय बचत तथा परिचालनमा जोड गरिनेछ ।
- ५.२ सामाजिक पूँजी परिचालनमा अध्ययन गरिनेछ ।

६. श्रम, रोजगार तथा गरिबी निवारण

"विपन्न नागरिकको ओठमा हाँसो, स्थानीय सरकारको प्रमुख चासो"

- ६.१ बेरोजगारी लगत संकलन लाईसुदृढ गरिनेछ ।
- ६.२ श्रमको सम्मान र सिर्जना मा जोड दिइनेछ ।
- ६.३ श्रम मुलक प्रविधिको विकास गरिनेछ ।
- ६.४ रोजगारीको सिर्जनाको लागि पिपिपि मोडेल विकास गरिनेछ ।
- ६.५ सामुदायिक क्षमताको उपयोग गरिनेछ ।
- ६.६ Innovation and Entrepreneurship Centre स्थापना गरि Centre for Excellence का रूपमा विकास गरिनेछ ।
- ६.७ रोजगारी गुमाएका, वैदेशिक रोजगारबाट फर्केकाको सिप तथा प्रविधिको उपयोग र हस्तान्तरण गरिनेछ ।
- ६.८ गरिबी निवारण र रोजगारी सिर्जनाका लागि व्यावसायिक सीप र उद्यमशिलता विकास गर्न लघु उद्यम विकास (मेड) मोडेलमा जोड गरिनेछ ।
- ६.९ वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन विभिन्न कार्यक्रम संचालन गरिनेछ ।

ख. सामाजिक विकास

१. शिक्षा

निशुल्क आधारभूत शिक्षा, बाल बालिका शैक्षिक संस्थामा झिकाउने,सिकाउने,टिकाउने र बिकाउने आधारको सुनिश्चितता, शिक्षक विद्यार्थी, विद्यालय अनुपात मिलानमा सिघ्रता, गुणस्तरीय शिक्षा आजको आवश्यकता

- १.१ प्रविधिमैत्री अध्ययन अध्यापनमा निरन्तर जोड गरिनेछ ।
- १.२ शिक्षा क्षेत्रको जनशक्तिको क्षमता अभिवृद्धि गरिनेछ ।
- १.३ विद्यालय अनुगमनमा तिब्रता प्रदान गरिनेछ ।
- १.४ आध्यात्मिक र नैतिक शिक्षामा जोड गरिनेछ ।
- १.५ विद्यालय तथा प्राविधिक शिक्षामा पहुँचविस्तार गरिनेछ ।
- १.६ हाम्रो टीकापुर पाठ्यक्रमको थप कक्षामा विस्तार गरिनेछ ।
- १.७ STEAM (Science, Technology, Engineering, Arts, Maths)कार्यक्रम संचालन तथा प्रभावकारितामा जोड गरिनेछ ।
- १.८ सबै सामुदायिक विद्यालयमा दिवा खाजालाईनिरन्तरता दिईनेछ ।
- १.९ प्रयोगशाला मार्फत ई-सिकाईमा जोड गरिनेछ ।
- १.१० अनिवार्य तथा निशुल्क आधारभूत शिक्षा प्रदायक नगरपालिका घोषणा गरिनेछ ।
- १.११ आवश्यकताका आधारमा थप विद्यालय स्थापना, स्तरोन्नति तथा STAR को आधारमा शिक्षक दरबन्दी मिलान गरिनेछ ।
- १.१२ किशोरकिशोरी यौन तथा प्रजनन साथै मनोपरामर्श सूचना केन्द्र स्थापना गरिनेछ ।
- १.१३ विद्यालयमा किशोरी महिनावारी सरसफाईमा जोड गरि निशुल्क स्यानिटरी प्याड वितरणमा निरन्तरता दिइनेछ ।
- १.१४ वार्षिक रुपमा नतिजाका आधारमा सबैभन्दा उत्कृष्ट सामुदायिक विद्यालय घोषणा सहित सम्मान गरि सो विद्यालयको प्र.अ. लाईवैदेशिक भ्रमणको व्यवस्था गरिनेछ ।
- १.१५ सबै विद्यालयमा फोहोर तथा ट्राफिक व्यवस्थापनसम्बन्धी कक्षा संचालन गरिनेछ ।

२. स्वास्थ्य तथा पोषण

"मेरो नगर, स्वस्थ नगर"

- २.१ कोभिड- १९ (Buster) खोपको पूर्ण सुनिश्चितता गरिनेछ ।
- २.२ सहिद-बेपत्ता तथा घाइते र निजको परिवारको निशुल्क स्वास्थ्य बिमा गरिनेछ ।
- २.३ संस्थागत सुत्केरी सुविधामा विस्तार गरि आधारभूत स्वास्थ्यको सुनिश्चितता गरिनेछ ।
- २.४ महामारी तथा प्रकोप नियन्त्रण तथा न्यूनीकरण कोषको स्थापना गरिनेछ ।
- २.५ परिभाषित गम्भीर किसिमका रोगको संघीय सरकारको समन्वयमा औषधि उपचारमा सहूलियत प्रदान गरिनेछ ।

- २.६ अन्तर देशीय नाकामा हेल्प डेस्क स्थापना गरिनेछ ।
- २.७ निशुल्क रक्त संचारमा निरन्तरता प्रदान गरिनेछ ।
- २.८ होम टू हस्पिटल कार्यक्रमको निरन्तरता दिइनेछ ।
- २.९ आमा/बाबु संग उप-मेयर स्वस्थता अभियान चलाईनेछ ।
- २.१० तिनै तहका स्वास्थ्य संस्थाको समन्वय तथा सम्बन्ध आपसी सिप दक्षता प्रविधि हस्तान्तरणमा जोड गरिनेछ ।
- २.११ जनता संग जनप्रतिनिधि घरदैलो स्वास्थ्य सेवा संचालन गरिनेछ ।
- २.१२ विद्यालय दौतरी, मानसिक स्वास्थ्य सेवा संचालन गरिनेछ ।
- २.१३ मोबाइल स्वास्थ्यको निम्ति आधार खडा गरिनेछ ।
- २.१४ Dispatch centre GISप्रणालीबाट एकीकृत एम्बुलेन्स सेवा परिचालन गरिनेछ ।
- २.१५ योग शिक्षा सचेतना तथा प्राकृतिक उपचारमा जोड गरिनेछ ।
- २.१६ बहूउद्देशिय पोषणलाई एकीकृत रुपमा निरन्तर अगाडी बढाइनेछ ।
- २.१७ स्वास्थ्य संस्था जनशक्ति सहित थप व्यवस्थित, सशक्तिकरण र सबलीकरण गरिनेछ ।
- २.१८ स्वास्थ्य सेवा शिविर संचालन गर्दा साझेदारी मोडेलमा व्यवस्थापन गरिनेछ ।
- २.१९ उत्कृष्ट स्वास्थ्यकर्मी तथा संस्थालाई सम्मान गरिनेछ ।
- २.२० क्षयरोग मुक्त पालिका घोषणा अभियान सञ्चालन गरिनेछ ।

३. खानेपानी तथा सरसफाई

- ३.२ सहरी खानेपानीको व्यवस्थितविस्तार गरिनेछ ।
- ३.३ नगर खानेपानी सेवाको विस्तार र सुनिश्चितता गरिनेछ ।
- ३.४ साझेदारी सहरी ढल निकासको थप विस्तार गरिनेछ ।
- ३.५ नगर लाई एक घर एक धाराको नीति अवलम्बन गरि वार्ड नं. १ लाई नमुना वार्डको रुपामा विकास गरिनेछ ।

४. युवा तथा खेलकुद

विकास, अनुशासन र गतिशिलता,खेलकुदमा लगनशीलता बहु आयामिक विकासमा युवाको सक्रिय सहभागिता

- ४.१ नगर प्रमुख खेलकुदको निरन्तरता दिइनेछ ।
- ४.२ प्रतिभा पहिचान, प्रतियोगितामा अग्रता प्रदान नाराका साथअगाडि बढाउने ।
- ४.३ खेलकुद पूर्वाधार निरन्तर विकास गरिनेछ ।
- ४.४ युवा नेतृत्व विकास गरि नगर विकासमा युवाको क्षमता उपयोग गरिनेछ ।
- ४.५ युवा समृद्धि तथा स्व-रोजगार कार्यक्रम संचालन गरिनेछ ।
- ४.६ खेलकुदका लागि युवा संजाल गठन गरिनेछ ।
- ४.७ युवाका लागि सिपमुलक व्यवसाय तथा तालिम आय आर्जन र स्वरोजगार को नीति अवलम्बन गरिनेछ ।

५. सामाजिक सुरक्षा र संरक्षण (महिला, बालबालिका, अपाङ्ग तथा ज्येष्ठ नागरिक)

- ५.१ सामाजिक सुरक्षा भत्ता वितरण बैंकिंग प्रणालीबाट वितरणको निरन्तरता प्रदान गरिनेछ ।
- ५.२ सहि व्यक्ति सहि समय उचित रकम सामाजिक सुरक्षा हाम्रो अभियान संचालन गरि एक वडा एक घुम्ती बैंकको अवधारणा अवलम्बन गरिनेछ ।
- ५.३ घरदैलो विवरण अध्यावधिक अभियान संचालन गरिनेछ ।
- ५.४ कर्मचारी जनप्रतिनिधि लाभग्राही विचार आदानप्रदान संचालन गरिनेछ ।
- ५.५ मूल अभिलेखलाई प्रविधिकरण गरिनेछ ।
- ५.६ लैंगिक तथा महिला हिंसा प्रभावितलाई न्यायमा पहुँच अभिवृद्धि गर्न सुरक्षित आवास गृह व्यवस्थापन गरिनेछ, मनोसामाजिक तथा सचेतनामूलक कार्यक्रम सन्चालन गरिनेछ ।
- ५.७ बालश्रमिक, एकल महिला, बालाबालिका, हिंसा पिडित महिलाको उपचार तथा जीविकोपार्जन को लागि उप-मेयर राहत कोषको स्थापना गरिनेछ ।
- ५.८ सबै किसिमका भेदभावको अन्त्यको लागि निरन्तर पहल गरिनेछ ।
- ५.९ लैंगिक हिंसा निवारण तथा समावेशीकरण नीति/मापदण्ड २०७९ तयार गरि कार्यान्वयन गरिनेछ ।
- ५.१० लैंगिक उत्तरदायी /मैत्रि बजेट तथा राहत कोष निर्माण गरिनेछ ।
- ५.११ ज्येष्ठ नागरिक सम्मान, अनुभव आदान प्रदान तथा दिवा सेवा केन्द्र संचालन गरिनेछ ।
- ५.१२ भूमिहीन, मुक्त कर्मैया, कम्लहरी, सुकुम्बासी समस्या समाधानमा आवश्यक पहल र सहकार्य गरिनेछ ।
- ५.१३ लक्षित बर्गका लागि बिभिन्न कार्यक्रम संचालन गरिनेछ ।
- ५.१४ वाल बिबाह अन्त्यका लागि रणनीति तयार गरि कार्यक्रम अगाडी बढाईनेछ ।

ग. पूर्वाधार विकास

१. सडक /पूल

- १.१ सबै वडा जोड्ने सडकको स्तरोन्नतीको निरन्तरता प्रदान गरिनेछ ।
- १.२ वातावरणमैत्री सडकको विकास गरिनेछ ।
- १.३ सडक सुरक्षा सवल बनाइनेछ ।
- १.४ सहर तथा बजार उन्मुख क्षेत्रमा नमुना शाखा सडकको विस्तार गरिनेछ ।
- १.५ नगर यातायात गुरु योजना निर्माण गरिनेछ ।
- १.६ DPR निर्माण भएका सडक योजनामा प्राथमिकता दिइनेछ ।
- १.७ कर्णाली नदीको आवश्यक ठाउँमा थप पूल निर्माणको लागि पहल गरिनेछ ।

२. सिंचाई

- २.१ सदाबहार सिंचाई नहर तथा कुलो संरक्षणको व्यवस्था गरिनेछ ।
- २.२ सुख्खा मौसममा भान्छा करेसा सिंचाईको थप विकास गरिनेछ ।
- २.३ खेति योग्य जमिनमा All Weather सिंचाई पहुँचमा निरन्तरता प्रदान गरिनेछ ।

३. भवन तथा शहरी विकास

- ३.१ घर नक्साई-पासको थालनी गरिनेछ ।
- ३.२ जलवायु अनुकूलन भवनको विकास गरिनेछ ।
- ३.३ विद्यालय भवन पहिचानमा एक रुपता ल्याइनेछ ।
- ३.४ छिमेकी मुलुकको नजिकको कुनै नगर संग भगिनी सम्बन्ध स्थापना गरिनेछ ।

४. वैकल्पिक उर्जा तथा साना जल विद्युत सहित

- ४.१ बैकल्पिक उर्जाको विकासमा जोड गरिनेछ ।
- ४.२ उर्जाको बहु उपयोग गरिनेछ ।
- ४.३ सडक बत्ती विकासको निरन्तरता गरिनेछ ।
- ४.४ उज्यालो टीकापुरनगरपालिका घोषणा गरिनेछ ।

५. भू-उपयोग तथा आवास

- ५.१ नगर र वार्ड सिमा GIS आधारमा अध्यावधिक गरिनेछ ।
- ५.२ भुउपयोग नीति तथा ऐनको प्रभावकारी कार्यान्वयन गरिनेछ ।
- ५.३ पूर्वाधार अभिलेख बैंक र पूर्वाधार Ambulance तथा ल्याब को स्थापना गरिनेछ ।
- ५.४ ऐलानी तथा बाँझो जमिनको बहुउपयोग मा जोड गरिनेछ ।

घ. वन, वातावरण तथा विपद व्यवस्थापन

१. वन वातावरण

- १.१ स्थानीय तथा निजि वनको व्यवस्थापनलाई करको दायरामा ल्याइनेछ ।
- १.२ राष्ट्रिय नीति अनुसार वनको संरक्षणमा निरन्तरता प्रदान गरिनेछ ।
- १.३ सामुदायिक वन विकाशमा जोड गरिनेछ ।
- १.४ निजी वनलाई व्यवस्थित गरि रोजगारीको माध्यमको रुपमा विकास गरिनेछ ।
- १.५ टीकापुर नगरपालिकालाई Open Green Garden City को रुपमा विकास गरिनेछ ।

२. जलवायुपरिवर्तन

- २.१ जलवायु परिवर्तन शिक्षामा जोड गरिनेछ ।
- २.२ जलवायु अनुकूलन मानवजीवनको विकास गरिनेछ ।

- २.३ जलवायु परिवर्तन सम्बन्धी पार्श्व चित्र मार्फत जनचेतना विस्तार गरिनेछ ।
- २.४ जलवायु अनुकूल बस्तीको विकास गरिनेछ ।

३. बिपदव्यवस्थापन

- ३.१ विपद व्यवस्थापन पोर्टलको अध्यावधिक गरिनेछ ।
- ३.२ विपद जोखिम सचेतीकरण तथा न्यूनिकरणमा जोड गरिनेछ ।
- ३.३ विपद व्यवस्थापनसम्बन्धी पटक /पटक नमुना आपतकालीन उद्धार अभ्यास गरिनेछ ।
- ३.४ सचेतना, सक्षमता, सबलतामा जोड गरिनेछ ।
- ३.५ विपद जोखिम तथा क्षतिलाई राहतको व्यवस्था गरिनेछ ।
- ३.६ संस्थागत साझेदारी मार्फत विपद व्यवस्थापन कोष तथा सामग्रीको थप अभिवृद्धि गरिनेछ ।
- ३.७ स्थानीय आपतकालीन केन्द्रलाई थप सबलीकरण गरि अन्तरपालिका LEOC Cluster को विकास गरिनेछ ।

४. फोहर मैला व्यवस्थापन

- ४.१ स्वच्छ र सफा नगरको विकासमा जोड गरिनेछ ।
- ४.२ ल्याण्ड फिल्ड साइटको निर्माणमा आवश्यक पहल गरिनेछ ।
- ४.३ फोहर मैला व्यवस्थापन जनशक्तिको क्षमताको अभिवृद्धि गरिनेछ ।
- ४.४ फोहर मैला व्यवस्थापनसम्बन्धी अन्तर पालिका अनुभव तथा असल अभ्यास को आदान प्रदान गरिनेछ ।
- ४.५ फोहरको वर्गीकरण (घर तथा केन्द्र Segregation centre मा) गरि उचित बिधि बाट बिसर्जन गर्न अत्याधुनिक इन्सिनरेटरको व्यवस्था गरिनेछ ।
- ४.६ पहिलो चरणमा टिकापुर पार्कलाई पलास्टिकमुक्त क्षेत्र घोषणा गर्न बिबिध कार्यक्रम संचालन गरिनेछ ।

ड. संस्थागत विकास सेवा प्रवाह र सुशासन

१. मानव संसाधन विकास

- १.१ संगठन तथा व्यवस्थापन ढाँचालाई पूर्णता दिईनेछ ।
- १.२ प्रविधिमैत्री मानव संसाधनमा प्राथमिकता दिईनेछ ।
- १.३ कर्मचारी-जनप्रतिनिधि क्षमता विकास तथा असल सम्बन्ध विकाश गरिनेछ ।
- १.४ Right man in right place or performance basedको आधारमा पद अनुसार कार्यविवरण सहित जिम्मेवारी तोकिनेछ ।
- १.५ योजनावद्धरूपमासबैकर्मचारीलाईतालिम(Training for all) को व्यवस्था मिलाईनेछ ।

२. सुरक्षा व्यवस्थापन

- २.१ नगर प्रहरी ऐन/कार्यविधि निर्माण गरि नगर प्रहरीको दक्षता तथा संख्यामा थप बिस्तार गरिनेछ ।
- २.२ संघीय सुरक्षा निकाय संगको साझेदारिता विकास गरिनेछ ।
- २.३ नगर प्रहरीको कार्यविवरणमा स्पष्ट पारिनेछ ।
- २.४ बढ्दो दुर्व्यसन रोक्न विविध जनचेतनामूलक कार्यक्रम सन्चालन गरिने छ ।

३. सूचना तथा प्रविधि

- ३.१ सूचना प्रविधि हबको रूपमा विकास गरिनेछ ।
- ३.२ ई -लिटरेसी लागु गरिनेछ ।
- ३.३ प्रत्येक वडामा इन्टर नेट सुविधाको बिस्तार र स्तरोन्नति गरिनेछ ।
- ३.४ कार्यालयको सेवा प्रवाहलाई प्रविधि मैत्री बनाई निरन्तरता प्रदान गरिनेछ ।
- ३.५ नगरपालिकाको ओपन डाटा पोर्टलाई निरन्तरता थप सबलता दिईनेछ ।
- ३.६ ई -पुस्तकालय को विकास गरिनेछ ।
- ३.७ नगरपालिकाको वडाहरलाई Centralized Networking System मा आवद्ध गरिनेछ।
- ३.८ संचार प्रविधिको विकाश र बिस्तारमा स्तरोन्नति गरिनेछ ।
- ३.९ सामाजिक संजालको दुरुपयोग नियन्त्रण र बौद्धिक विकाशको माध्यमको थप सशक्तिकरण गरिनेछ ।
- ३.१० सबै वडामा संचार सुविधा सवल बनाइनेछ र वार्ड नं.८ को संचार सुविधाको स्तरोन्नति गरिनेछ ।

४. राजश्व परिचालन, वित्तीय जोखिम तथा आन्तरिक नियन्त्रण

- ४.१ आन्तरिक करका दर भन्दा दायरा लाई फराकिलो पारिनेछ ।
- ४.२ करदाता शिक्षा मार्फत राजश्व चुहावट नियन्त्रण गरिनेछ ।
- ४.३ आन्तरीक नियन्त्रण प्रणालीको लागि कार्यविधि तयार गरिनेछ ।
- ४.४ बेरुजु शुन्य नगरपालिकाको लागि जोड गरिनेछ ।
- ४.५ वित्तीय जोखिम न्यूनीकरण गरिनेछ ।
- ४.६ नगरपालिकाको सम्पत्ति पोर्टल तयार गरिनेछ ।
- ४.७ असल करदाता तथा कर संकलक सम्मान नीति लिइनेछ ।
- ४.८ सबै किसिमका सार्वजनिक उत्तरदायित्व तथा जवाफदेहिताका औजारको प्रयोग गरिनेछ ।
- ४.९ आयोजना तथा कार्यक्रमहरुको अनुगमन व्यवस्थालाई प्रभावकारी गराईनेछ ।
- ४.१० गुणस्तरियता नियन्त्रण प्रणालीको विकास गरिनेछ ।
- ४.११ Call Center स्थापना गरी Quick Response Team मार्फत गुनासो सम्बोधन गर्ने ब्यबस्था मिलाईनेछ ।
- ४.१२ Digital Display Board स्थापना गरि नगरपालिकाको मुख्य मुख्य गतिबिधि तथा संस्कृति प्रस्तुत गर्ने व्यवस्था मिलाईनेछ ।

५. तथ्यांक संकलन

- ५.१ एकीकृत तथ्यांकको प्रकाशन गरिनेछ।
- ५.२ टीकापुरन.पा. डाटा एक्स को विकास र निरन्तरता प्रदान गरिनेछ।
- ५.३ बेरोजगारी तथ्यांक लाई व्यवस्थित गरिनेछ।
- ५.४ नगर पार्श्वचित्र थप स्तरोन्नति, प्रकाशन तथा Digitalized गरिनेछ।
- ५.५ साझेदारितामा नगर गुरु योजना निर्माण गरिनेछ।

६. कानुनी शासन

- ६.१ एकल अधिकारकाविषयका कानून को निर्माण तथा कार्यान्वयन गरिनेछ।
- ६.२ न्यायिकपहुँचमा अभिवृद्धि गरिनेछ।
- ६.३ न्यायमा पहुँच नपुगेका सबै किसिमका नागरिकको गुनासो सुनुवाइमा प्राथमिकता दिइनेछ।
- ६.४ शसक्त मेलमिलाप केन्द्रको परिचालन गरिनेछ।
- ६.५ स्थानीय न्यायिक समिति लाई मेलमिलाप अदालत को रूपमा विकास गरिनेछ।
- ६.६ स्थानीय रूपमा हुने जुनसुकै किसिमको हिंसाको निरुत्साहनमा जोड दिइनेछ।

७. बजार अनुगमन

- ७.१ बजार अनुगमनलाई थप शसक्त पारिनेछ।
- ७.२ उपभोक्ता हित संरक्षणका लागि सचेतना अभिवृद्धिमा जोड गरिनेछ।
- ७.३ उपभोग मूल्य बारे जानकारी गराइनेछ।
- ७.४ बजार माग र आपूर्ति बीच सह-सम्बन्धका आधारमा बजारको व्यवस्थापन गरिनेछ।
- ७.५ नमुना बजारको विकास गरि स्वच्छ बजार घोषणा गरिनेछ।

८. संघ संस्था परिचालन तथा नियमन

- ८.१ सबै किसिमका गैसस को प्रभावकारी नियमन गरिनेछ।
- ८.२ विकास साझेदार बीच समन्वय गरिनेछ।
- ८.३ स्थानीय संचार गृह/कर्मी संग उचित समन्वय र सहकार्य गरिनेछ।

अन्तमा सभाको सकारात्मक सुझाव सल्लाह सहित पारितको लागि अनुरोध गर्दै बिदा हुन्छु।

धन्यवाद।